



गोलबजार नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

गोलबजार, सिरहा
प्रदेश नं. २, नेपाल

Web: golbazarmun.gov.np

Email: golbazarmun@gmail.com

Phone : 033-540099

प.सं. : ०७७७८

च.नं.

नदिजन्य पदार्थ उत्खनन् तथा संकलन कार्यको प्रारम्भिक वातावरणीय अध्ययन (IEE)

कार्य सम्बन्धि सार्वजनिक सुनुवाईको सूचना

प्रथम पटक प्रकाशित मिति: मिति : २०७७/०६/१५

उपरोक्त सम्बन्धमा यस गोलबजार नगरपालिका अन्तर्गत मैनावती, गागन र घुर्मिखोलाको तपसिलका क्षेत्रहरू र आसपासबाट ढुंगा, गीट्टी, बालुवा जस्ता नदिजन्य पदार्थ उत्खनन् तथा संकलन कार्यलाई ब्यबस्थित गर्न वातावरण संरक्षण ऐन २०७६को दफा ३ तथा वातावरण संरक्षण नियमावली २०७७ को नियम ३ र अनुसूची २ बमोजिम प्रारम्भिक वातावरणीय परिक्षणको प्रस्ताव कार्यान्वयन गर्दा प्रस्ताविक क्षेत्रहरूको भौतिक, जैविक, सामाजिक, संस्कृतिक प्रणाली, आर्थिक तथा मानविय क्रियाकलापहरू यसका अध्ययनहरूले के कस्तो प्रभाव पार्छन भनि अध्ययन गर्न आवश्यक पर्दछ।

यस सम्बन्धमा उक्त प्रस्ताव कार्यान्वयन गर्दा सो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने सम्बन्धमा यकीन गर्नुका साथै त्यस्तो प्रभावलाई कुनै उपायद्वारा निराकरण वा न्यूनीकरण तथा साकारात्मक प्रभाव पार्नेबारे प्रभावित क्षेत्रका बिभिन्न निकाय, ब्यक्ति, संस्था तथा सरोकारवालाहरू र प्रस्तावक बीच अन्तर्क्या गरी विचार, राय/ सुझाव प्रस्तुत गर्नको लागि सार्वजनिक सुनुवाई तपसिलका मिति, समय र स्थानमा हुने भएको सरोकारवाला सबैमा अनुरोध छ।

तपसिल

क्र.स	नदि तथा खोलाको नाम	मुख्य स्थानहरू	मिति समय र स्थान
१	गोलबजार नगरपालिका अन्तर्गत मैनावती खोला क्षेत्र	चन्द्रलालपुर देखि बल्कवा सम्म वडा नं. ४, ६, ७, ८ र ११	२०७७/०६/२२ वडा नं. ७ र ८ को कार्यालय, समय दिनको ११:०० बजे
२	गोलबजार नगरपालिका अन्तर्गत गागनखोला क्षेत्र	लालपुर देखि असनपुरसम्मका गागन खोलाको किनारका बस्तीहरू वडा नं. १, २ र ५	२०७७/०६/२३ वडा नं. २ को कार्यालय, समय दिनको ११:०० बजे
३	गोलबजार नगरपालिका अन्तर्गत घुर्मिखोला क्षेत्र	कमलदहको मुखदेखि दक्षिण पुर्व पश्चिम राजमार्गको घुर्मी पुलदेखि १ किलोमिटर उतरसम्म वडानं. ९ र १०	२०७७/०६/२४ वडा नं. ९ र १० को कार्यालय, समय दिनको ११:०० बजे

प्रमुख प्रशासकीय अधिकृत
गोलबजारनगरपालिका, सिरहा